

# Jhn

## Chapter 17

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, εἶπεν, Πάτερ, ἐλήλυθεν ἡ ὥρα; δόξασόν σου τὸν Υἱόν, ἵνα स्वर्गतिर, भन्नुभयो, हे-पिता, आइपुग्यो त्यो समय; महिमा-गर्नुहोस् तपाईंको तपाईंको पुत्रलाई, ताकि तपाईंलाई।
- [G3778](#) [G2980](#) [G2424](#) [G2532](#) [G1869](#) [G3588](#) [G3788](#) [G0846](#) [G1519](#) [G3588](#)
- [G3772](#) [G3004](#) [G3962](#) [G2064](#) [G3588](#) [G5610](#) [G1392](#) [G4771](#) [G3588](#) [G5207](#) [G2443](#)
- [G3588](#) [G5207](#) [G1392](#) [G4771](#)

यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।

- 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, जसरी दिनुभयो उहाँलाई अधिकार सबै प्राणीमाथि, ताकि जति जो दिनुभयो उहाँलाई, तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।
- [G2531](#) [G1325](#) [G0846](#) [G1849](#) [G3956](#) [G4561](#) [G2443](#) [G3956](#) [G3739](#) [G1325](#) [G0846](#)
- [G1325](#) [G0846](#) [G2222](#) [G0166](#)

तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।

- 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζῶη, ἵνα γινώσκωσιν σέ, τὸν μόνον αἰώνιον Θεόν, καὶ ὃν ἀπέστειλας, Ἰησοῦν Χριστόν. यो तर हो त्यो अनन्त जीवन, कि चिनुन् तपाईंलाई, त्यो एक-मात्र साँचो परमेश्वर, र जसलाई पठाउनुभयो, येशू ख्रीष्टलाई।
- [G3778](#) [G1161](#) [G1510](#) [G3588](#) [G0166](#) [G2222](#) [G2443](#) [G1097](#) [G4771](#) [G3588](#) [G3441](#)
- [G0228](#) [G2316](#) [G2532](#) [G3739](#) [G0649](#) [G2424](#) [G5547](#)

यो अनन्त जीवन हो: मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो।

- 4 ἐγὼ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας, ὃ δέδωκάς μοι ἵνα ποιήσω. मैले तपाईंलाई महिमा-गरें यस यस पृथ्वीमा, त्यो काम पूरा-गरेर, जो दिनुभयो मलाई गर्नको-लागि गरूँ।
- [G1473](#) [G4771](#) [G1392](#) [G1909](#) [G3588](#) [G1093](#) [G3588](#) [G2041](#) [G5048](#) [G3739](#) [G1325](#)
- [G1473](#) [G2443](#) [G4160](#)

जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ।

- 5 καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῶ, τῆ δόξῃ र अब महिमा-गर्नुहोस् मलाई तपाईं, हे-पिता, तपाईंको-समक्षमा तपाईंको-समक्षमा, त्यो महिमाले जो थियो संसार-भन्दा-अघि संसार-भन्दा-अघि संसार-भन्दा-अघि संसार, थियो तपाईंसँग तपाईंसँग।
- [G2532](#) [G3568](#) [G1392](#) [G1473](#) [G4771](#) [G3962](#) [G3844](#) [G4572](#) [G3588](#) [G1391](#)
- [G3739](#) [G2192](#) [G4253](#) [G3588](#) [G3588](#) [G2889](#) [G1510](#) [G3844](#) [G4771](#)

अनि अब पिता, मलाई महिमा प्रदान गर्नुहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो।

6 Ἐφανερώσα σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὖς ἔδωκάς μοι ἐκ  
 प्रकट-गरें तपाईको तपाईको नाम ती मानिसहरूलाई जसलाई दिनुभयो मलाई यसबाट  
[G5319](#) [G4771](#) [G3588](#) [G3686](#) [G3588](#) [G0444](#) [G3739](#) [G1325](#) [G1473](#) [G1537](#)

τοῦ κόσμου. σοὶ ἦσαν, καὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου  
 यसबाट संसारबाट। तपाईका थिए, र-मलाई तिनीहरूलाई दिनुभयो, र तपाईको वचन तपाईको  
[G3588](#) [G2889](#) [G4674](#) [G1510](#) [G2504](#) [G0846](#) [G1325](#) [G2532](#) [G3588](#) [G3056](#) [G4771](#)

τετήρηκαν.

पालन-गरें।

[G5083](#)

“तपाईले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाई को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईको वचन पालन गरे।

7 ὅτι ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ εἶσιν;  
 अब जाने कि सबै-कुरा जे-जति दिनुभयो मलाई, तपाईबाट तपाईबाट हुन्;  
[G3568](#) [G1097](#) [G3754](#) [G3956](#) [G3745](#) [G1325](#) [G1473](#) [G3844](#) [G4771](#) [G1510](#)

अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईबाट आएका हुन्।

8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι, δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον,  
 किनभने ती वचनहरू जो दिनुभयो मलाई, दिएं तिनीहरूलाई, र तिनीहरूले ग्रहण-गरें,  
[G3754](#) [G3588](#) [G4487](#) [G3739](#) [G1325](#) [G1473](#) [G1325](#) [G0846](#) [G2532](#) [G0846](#) [G2983](#)

καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον; καὶ ἐπίστευσαν ὅτι σύ  
 र जाने साँच्चै कि तपाईबाट तपाईबाट आएं; र विश्वास-गरें कि तपाईले  
[G2532](#) [G1097](#) [G0230](#) [G3754](#) [G3844](#) [G4771](#) [G1831](#) [G2532](#) [G4100](#) [G3754](#) [G4771](#)

με ἀπέστειλας.

मलाई पठाउनुभयो।

[G1473](#) [G0649](#)

मैले ती मानिसहरूलाई तपाईले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चै नै तपाईबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईले नै मलाई पठाउनु भएको हो।

9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ. οὐ περὶ τοῦ  
 म तिनीहरूका-लागि तिनीहरूका-लागि बिन्ती-गर्छु। संसारका-लागि-होइन संसारका-लागि-होइन संसारका-लागि-होइन  
[G1473](#) [G4012](#) [G0846](#) [G2065](#) [G3756](#) [G4012](#) [G3588](#)

κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοὶ εἶσιν.  
 संसारका-लागि बिन्ती-गर्छु, तर तिनीहरूका-लागि जसलाई दिनुभयो मलाई, किनभने तपाईका हुन्।  
[G2889](#) [G2065](#) [G0235](#) [G4012](#) [G3739](#) [G1325](#) [G1473](#) [G3754](#) [G4674](#) [G1510](#)

तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईकै हुन्।

10 καὶ τὰ ἐμὰ πάντα, σὰ ἐστίν; καὶ τὰ σὰ, ἐμὰ; καὶ  
 र मेरो मेरो सबै, तपाईको हो; र तपाईको तपाईको, मेरो; र  
[G2532](#) [G3588](#) [G1699](#) [G3956](#) [G4674](#) [G1510](#) [G2532](#) [G3588](#) [G4674](#) [G1699](#) [G2532](#)

δέδοξασμαι ἐν αὐτοῖς.

महिमित-भएको-छु तिनीहरूमा तिनीहरूमा।

[G1392](#) [G1722](#) [G0846](#)

जे ममा छ त्यो सबै तपाईकै हो, अनि जे जति तपाईकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।

11	καὶ	οὐκέτι	εἰμὶ	ἐν	τῷ	κόσμῳ,	καὶ	αὐτοὶ	ἐν	τῷ	κόσμῳ	εἰσὶν,
	र	अब-उसो	रहिनेँ	यस	यस	संसारमा,	र	तिनीहरूचाहिँ	यस	यस	संसारमा	छन्,
	<a href="#">G2532</a>	<a href="#">G3765</a>	<a href="#">G1510</a>	<a href="#">G1722</a>	<a href="#">G3588</a>	<a href="#">G2889</a>	<a href="#">G2532</a>	<a href="#">G0846</a>	<a href="#">G1722</a>	<a href="#">G3588</a>	<a href="#">G2889</a>	<a href="#">G1510</a>
	καὶ	πρὸς	σὲ	ἔρχομαι.	Πάτερ	ἄγιε,	τήρησον	αὐτοῦς	ἐν	τῷ	ὀνόματί	
	र-म	तपाईंको	तपाईंको	आउँछु।	हे-पवित्र	पिता,	रक्षा-गर्नुहोस्	तिनीहरूलाई	तपाईंको	तपाईंको	नाममा,	
	<a href="#">G2504</a>	<a href="#">G4314</a>	<a href="#">G4771</a>	<a href="#">G2064</a>	<a href="#">G3962</a>	<a href="#">G0040</a>	<a href="#">G5083</a>	<a href="#">G0846</a>	<a href="#">G1722</a>	<a href="#">G3588</a>	<a href="#">G3686</a>	
	σου,	ὧ	δέδωκάς	μοι,	ἵνα	ῶσιν	ἐν,	καθὼς	ἡμεῖς.			
	नाममा,	जो	दिनुभयो	मलाई,	ताकि	हून्	एक,	जसरी	हामी।			
	<a href="#">G4771</a>	<a href="#">G3739</a>	<a href="#">G1325</a>	<a href="#">G1473</a>	<a href="#">G2443</a>	<a href="#">G1510</a>	<a href="#">G1520</a>	<a href="#">G2531</a>	<a href="#">G1473</a>			

“अब म तपाईंको आइरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस्। तिनीहरूलाई तपाईंको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।

12	ὅτε	ἦμην	μετ’	αὐτῶν,	ἐγὼ	ἐτήρουν	αὐτοῦς	ἐν	τῷ	ὀνόματί	σου,
	जब	थिएँ	तिनीहरूसँग	तिनीहरूसँग,	मैले	रक्षा-गरें	तिनीहरूलाई	तपाईंको	तपाईंको	नाममा,	नाममा,
	<a href="#">G3753</a>	<a href="#">G1510</a>	<a href="#">G3326</a>	<a href="#">G0846</a>	<a href="#">G1473</a>	<a href="#">G5083</a>	<a href="#">G0846</a>	<a href="#">G1722</a>	<a href="#">G3588</a>	<a href="#">G3686</a>	<a href="#">G4771</a>
	ὧ	δέδωκάς	μοι.	καὶ	ἐφύλαξα,	καὶ	οὐδείς	ἐξ	αὐτῶν	ἀπώλετο,	εἰ
	जो	दिनुभयो	मलाई।	र	सुरक्षा-गरें,	र	कोही-पनि	तिनीहरूबाट	तिनीहरूबाट	हराएन,	बाहेक
	<a href="#">G3739</a>	<a href="#">G1325</a>	<a href="#">G1473</a>	<a href="#">G2532</a>	<a href="#">G5442</a>	<a href="#">G2532</a>	<a href="#">G3762</a>	<a href="#">G1537</a>	<a href="#">G0846</a>	<a href="#">G0622</a>	<a href="#">G1487</a>
	μὴ	ὁ	υἱὸς	τῆς	ἀπωλείας,	ἵνα	ἡ	γραφὴ	πληρωθῆ.		
	नहोस्	त्यो	पुत्र	त्यो	विनाशको,	ताकि	त्यो	धर्मशास्त्र	पूरा-होस्।		
	<a href="#">G3361</a>	<a href="#">G3588</a>	<a href="#">G5207</a>	<a href="#">G3588</a>	<a href="#">G0684</a>	<a href="#">G2443</a>	<a href="#">G3588</a>	<a href="#">G1124</a>	<a href="#">G4137</a>		

जब सम्म म तिनीहरूसँग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफैँ छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।

13	νῦν	δὲ	πρὸς	σὲ	ἔρχομαι;	καὶ	ταῦτα	λαλῶ	ἐν	τῷ	κόσμῳ,	ἵνα
	अब	तर	तपाईंको	तपाईंको	आउँछु;	र	यी-कुराहरू	बोल्छु	यस	यस	संसारमा,	ताकि
	<a href="#">G3568</a>	<a href="#">G1161</a>	<a href="#">G4314</a>	<a href="#">G4771</a>	<a href="#">G2064</a>	<a href="#">G2532</a>	<a href="#">G3778</a>	<a href="#">G2980</a>	<a href="#">G1722</a>	<a href="#">G3588</a>	<a href="#">G2889</a>	<a href="#">G2443</a>
	ἔχωσιν	τὴν	χαρὰν	τὴν	ἐμὴν	πεπληρωμένην	ἐν	ἐαυτοῖς.				
	पाउन	त्यो	आनन्द	त्यो	मेरो	परिपूर्ण	आफूमा	आफूमा।				
	<a href="#">G2192</a>	<a href="#">G3588</a>	<a href="#">G5479</a>	<a href="#">G3588</a>	<a href="#">G1699</a>	<a href="#">G4137</a>	<a href="#">G1722</a>	<a href="#">G1438</a>				

“म तपाईंको आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गर्नु। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु।

14	ἐγὼ	δέδωκα	αὐτοῖς	τὸν	λόγον	σου,	καὶ	ὁ	κόσμος	ἐμίσησεν		
	मैले	दिएँ	तिनीहरूलाई	तपाईंको	वचन	तपाईंको,	र	त्यो	संसारले	घृणा-गन्यो		
	<a href="#">G1473</a>	<a href="#">G1325</a>	<a href="#">G0846</a>	<a href="#">G3588</a>	<a href="#">G3056</a>	<a href="#">G4771</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G2889</a>	<a href="#">G3404</a>		
	αὐτούς,	ὅτι	οὐκ	εἰσὶν	ἐκ	τοῦ	κόσμου,	καθὼς	ἐγὼ	οὐκ	εἰμὶ	ἐκ
	तिनीहरूलाई,	किनभने	होइनन्	छन्	यसबाट	यसबाट	संसारका,	जसरी	म	होइनँ	छुइनँ	यसबाट
	<a href="#">G0846</a>	<a href="#">G3754</a>	<a href="#">G3756</a>	<a href="#">G1510</a>	<a href="#">G1537</a>	<a href="#">G3588</a>	<a href="#">G2889</a>	<a href="#">G2531</a>	<a href="#">G1473</a>	<a href="#">G3756</a>	<a href="#">G1510</a>	<a href="#">G1537</a>
	τοῦ	κόσμου.										
	यसबाट	संसारका।										
	<a href="#">G3588</a>	<a href="#">G2889</a>										

मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।

15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσης  
माग्दिनँ बिन्ती-गर्हुँ कि लिनुहोस् तिनीहरूलाई यसबाट यसबाट संसारबाट, तर कि रक्षा-गर्नुहोस्  
[G3756](#) [G2065](#) [G2443](#) [G0142](#) [G0846](#) [G1537](#) [G3588](#) [G2889](#) [G0235](#) [G2443](#) [G5083](#)

αὐτοὺς ἐκ τοῦ πονηροῦ.  
तिनीहरूलाई दुष्टबाट दुष्टबाट दुष्टबाट।  
[G0846](#) [G1537](#) [G3588](#) [G4190](#)

“मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु।

16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν, καθὼς ἐγὼ οὐκ εἶμι ἐκ τοῦ κόσμου.  
यसबाट यसबाट संसारका होइनन् छन्, जसरी म होइनँ छुइनँ यसबाट यसबाट संसारका।  
[G1537](#) [G3588](#) [G2889](#) [G3756](#) [G1510](#) [G2531](#) [G1473](#) [G3756](#) [G1510](#) [G1537](#) [G3588](#) [G2889](#)

तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन।

17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ; ὁ λόγος ὁ σὸς ἀλήθειά  
पवित्र-बनाउनुहोस् तिनीहरूलाई सत्यमा सत्यमा; सत्यमा; तपाईंको वचन तपाईंको तपाईंको सत्य  
[G0037](#) [G0846](#) [G1722](#) [G3588](#) [G0225](#) [G3588](#) [G3056](#) [G3588](#) [G4674](#) [G0225](#)

ἐστιν.  
हो।  
[G1510](#)

तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईंको वचन सत्य हो ।

18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, καὶ γὰρ ἀπέστειλα αὐτοὺς εἰς  
जसरी मलाई पठाउनुभयो यस यस संसारमा, मैले-पनि पठाएँ तिनीहरूलाई यस  
[G2531](#) [G1473](#) [G0649](#) [G1519](#) [G3588](#) [G2889](#) [G2504](#) [G0649](#) [G0846](#) [G1519](#)

τὸν κόσμον;  
यस संसारमा;  
[G3588](#) [G2889](#)

जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु।

19 καὶ ὑπερ αὐτῶν ἐγὼ ἀγιάζω ἑμαυτόν, ἵνα ὧσιν καὶ  
र तिनीहरूका-लागि तिनीहरूका-लागि म पवित्र-बनाउँछु आफैँलाई, ताकि हुन् तिनीहरू-पनि  
[G2532](#) [G5228](#) [G0846](#) [G1473](#) [G0037](#) [G1683](#) [G2443](#) [G1510](#) [G2532](#)

αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.  
तिनीहरू-पनि पवित्र-बनाइएका सत्यमा सत्यमा।  
[G0846](#) [G0037](#) [G1722](#) [G0225](#)

अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँचो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।

20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ  
माग्दिनँ यिनीहरूका-लागि यिनीहरूका-लागि तर बिन्ती-गर्हुँ मात्र, तर तिनीहरूका-पनि तिनीहरूका-लागि  
[G3756](#) [G4012](#) [G3778](#) [G1161](#) [G2065](#) [G3440](#) [G0235](#) [G2532](#) [G4012](#)

τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ --  
जसले विश्वास-गर्नेछन् तिनीहरूको तिनीहरूको वचनद्वारा तिनीहरूको ममा ममा--  
[G3588](#) [G4100](#) [G1223](#) [G3588](#) [G3056](#) [G0846](#) [G1519](#) [G1473](#)

“म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्।

21 ἵνα πάντες ἐν ὧσιν, καθὼς σὺ, πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί,  
ताकि सबै एक हन्, जसरी तपाईं, हे-पिता, ममा ममा, र-म तपाईंमा तपाईंमा,  
[G2443](#) [G3956](#) [G1520](#) [G1510](#) [G2531](#) [G4771](#) [G3962](#) [G1722](#) [G1473](#) [G2504](#) [G1722](#) [G4771](#)

ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὧσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι  
ताकि तिनीहरू-पनि तिनीहरू-पनि हामीमा हामीमा हन्, ताकि त्यो संसारले विश्वास-गरोस् कि  
[G2443](#) [G2532](#) [G0846](#) [G1722](#) [G1473](#) [G1510](#) [G2443](#) [G3588](#) [G2889](#) [G4100](#) [G3754](#)

σὺ με ἀπέστειλας.  
तपाईंले मलाई पठाउनुभयो।  
[G4771](#) [G1473](#) [G0649](#)

हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छ, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।

22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὧσιν ἐν,  
र-मैले त्यो महिमा जो दिनुभयो मलाई, दिएं तिनीहरूलाई, ताकि हन् एक,  
[G2504](#) [G3588](#) [G1391](#) [G3739](#) [G1325](#) [G1473](#) [G1325](#) [G0846](#) [G2443](#) [G1510](#) [G1520](#)

καθὼς ἡμεῖς ἔν:  
जसरी हामी एक:  
[G2531](#) [G1473](#) [G1520](#)

तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएं ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं।

23 ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὧσιν τετελειωμένοι εἰς  
म तिनीहरूमा, तिनीहरूमा, र तपाईं ममा, ममा, ताकि हन् पूर्ण-रूपमा एकमा  
[G1473](#) [G1722](#) [G0846](#) [G2532](#) [G4771](#) [G1722](#) [G1473](#) [G2443](#) [G1510](#) [G5048](#) [G1519](#)

ἐν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σὺ με ἀπέστειλας, καὶ ἠγάπησας  
एक, ताकि जानोस् त्यो संसारले कि तपाईंले मलाई पठाउनुभयो, र माया-गर्नुभयो  
[G1520](#) [G2443](#) [G1097](#) [G3588](#) [G2889](#) [G3754](#) [G4771](#) [G1473](#) [G0649](#) [G2532](#) [G0025](#)

αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.  
तिनीहरूलाई जसरी मलाई माया-गर्नुभयो।  
[G0846](#) [G2531](#) [G1473](#) [G0025](#)

जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तब त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।

24 πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμι ἐγὼ, κἀκεῖνοι ὧσιν μετ'  
हे-पिता, जो दिनुभयो मलाई, चाहन्छु कि जहाँ छु म, तिनीहरू-पनि हन् मसँग  
[G3962](#) [G3739](#) [G1325](#) [G1473](#) [G2309](#) [G2443](#) [G3699](#) [G1510](#) [G1473](#) [G2548](#) [G1510](#) [G3326](#)

ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι ὅτι  
मसँग, ताकि देखून् त्यो महिमा त्यो मेरो, जो दिनुभयो मलाई किनभने  
[G1473](#) [G2443](#) [G2334](#) [G3588](#) [G1391](#) [G3588](#) [G1699](#) [G3739](#) [G1325](#) [G1473](#) [G3754](#)

ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.  
माया-गर्नुभयो मलाई संसारको-स्थापना-अघि संसारको-स्थापना-अघि संसारको।  
[G0025](#) [G1473](#) [G4253](#) [G2602](#) [G2889](#)

“पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो।

25 Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνω,  
हे-धार्मिक पिता, र त्यो संसारले तपाईंलाई चिनेन, चिनेन, मैले-तर तर तपाईंलाई चिनें,  
[G3962](#) [G1342](#) [G2532](#) [G3588](#) [G2889](#) [G4771](#) [G3756](#) [G1097](#) [G1473](#) [G1161](#) [G4771](#) [G1097](#)

καὶ οὗτοι ἔγνωσαν ὅτι σὺ με ἀπέστειλας.  
र यिनीहरूले जाने कि तपाईंले मलाई पठाउनुभयो।  
[G2532](#) [G3778](#) [G1097](#) [G3754](#) [G4771](#) [G1473](#) [G0649](#)

हे धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्।

26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη  
र चिनाएं तिनीहरूलाई तपाईंको नाम तपाईंको, र चिनाउनेछु, ताकि त्यो प्रेम  
[G2532](#) [G1107](#) [G0846](#) [G3588](#) [G3686](#) [G4771](#) [G2532](#) [G1107](#) [G2443](#) [G3588](#) [G0026](#)

ἦν ἡγάπησάς με, ἐν αὐτοῖς ἦ, καὶ ἐν αὐτοῖς.  
जो माया-गर्नुभयो मलाई, तिनीहरूमा तिनीहरूमा होस्, र-म तिनीहरूमा तिनीहरूमा।  
[G3739](#) [G0025](#) [G1473](#) [G1722](#) [G0846](#) [G1510](#) [G2504](#) [G1722](#) [G0846](#)

मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँचेछु।”